

सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ शुरु भएको हाम्रो अनवरत सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गातिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्दै वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट बैंक मध्येमा पर्न हामी सफल भएका छौं। यस दौरानमा हामी प्रति अगाध स्नेह एवम् भरोसा दर्शाइ सबैको “**बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि**” बन्न अतुलनिय योगदान दिनु हुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरु, शेयरधनीहरु, कर्मचारीहरु, लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति अत्यन्त अनुग्राहित हुँदै सादर नमन गर्दछौं। मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारको छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ। साथै आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्नको लागि सबै सरोकारवालाहरुको हित संरक्षण र संवर्द्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहने अठोट गर्दछौं।

यस आर्थिक वर्षको पौष मसान्तसम्म आइपुग्दा निम्न प्रमुख वित्तीय परिसूचकहरुमा हाम्रो उपलब्धी देहाय बमोजिम रहेको छ।

परिसूचक	समग्र वाणिज्य बैंकिङ्ग क्षेत्रको औसत (एन आई सी एशिया बैंक बाहेक)	एन आई सी एशिया बैंक	समग्र वाणिज्य बैंकिङ्ग क्षेत्रको औसत भन्दा एन आई सी एशिया बैंकको बढी	
			फरक	प्रतिशत
कुल कर्जा (रु. दश लाखमा)	२२०,४५७	३०२,६५६	८२,१९९	३७%
कुल निक्षेप (रु. दश लाखमा)	२६५,७००	३८१,३९७	११५,६९७	४४%
वासलातको आकार (रु. दश लाखमा)	३२४,३७९	४३३,६१२	१०९,२३४	३४%
कुल बचत तथा चलित निक्षेप (कासा) (रु. दश लाखमा)	९४,०९७	१३२,७१४	३८,६१७	४१%
प्रति शेयर आमदानी (रु.)	१५.०४	२५.५९	१०.५६	७०%
प्रति शेयर नेटवर्थ (रु.)	१७८.९४	२०५.१०	२६.१६	१५%
स्व:पूँजीमा प्रतिफल (प्रतिशत)	८.४५	१२.७३	४.२८	५१%
निष्क्रिय कर्जा अनुपात (प्रतिशत)	३.८१	१.१२	(२.६९)	६९% कम
ग्राहक संख्या	२,२००,१७३	४,१०७,७५८	१,९०७,५८५	८७%
शाखा संख्या	२०९	३६०	१५१	७२%
विस्तारित काउन्टर संख्या	३०	१११	८१	२६९%
एटिएम संख्या	२११	६७०	४५९	२१८%
डेबिट कार्ड प्रयोगकर्ता	५१५,३८९	१,९४४,१२६	१,४२८,७३७	२७७%
मोबाईल बैंकिङ्ग प्रयोगकर्ता	९१९,१९४	२,५४१,८९२	१,६२२,६९८	१७७%
प्रति शेयर बजार मुल्य (रु.) (फाल्गुण ३ गते)	२३२	४३३	२०१	८७%
बजार पूँजीकरण (रु. दश लाखमा) (फाल्गुण ३ गते)	४४,२१३	६४,५९३	२०,३८०	४६%

त्यसैगरी बैंकको तरलता अनुपात २७.२८ प्रतिशत र कर्जा-निक्षेप अनुपात ७७.१८ प्रतिशत रहेको र डिजिटल बैंकिङ्ग कारोवार तर्फ No. of Transaction, Transaction Volume, Customer Base, Digital Transaction Ratio लगायतका परिसूचकहरुमा पनि बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ।